



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

📠फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७८।०१।१९ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

१. विश्वभर माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको प्रकोप नेपालमा समेत तिब्र रूपमा फैलिइ यस चामे गाउँपालिका भित्र मिति २०७८/०१/१८ र ०१/१९ गते गरीएको एन्टिजेन परीक्षणबाट ४ (चार) जना र मनाङ निस्याङ गाउँपालिकामा ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको र सो प्रकोप तिब्र गतिमा बढिरहेको हुँदा यस पालिकाका स्थानीय बासिन्दाका साथै मनाङ जिल्ला बासी जनता कोभिड संक्रमण भइ आइसोलेसनमा राखि उपचार गर्नको लागि कभर्ड हलमा १० वेडको आइसोलेसन निर्माण तथा व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट करीब रु. १५ लाख रकम कोरोना कोष बाट विनियोजन गरी नियम अनुसार उक्त आइसोलेसन बेड निर्माण तथा व्यवस्थापन गर्न वडा नं ४ को वडा अध्यक्ष श्री लोप्साङ लामालाई जिम्मा दिने गरी स्थानीय तह (चामे गाउँपालिका) कोभिड रोकथाम, पुर्व तयारी प्रतिकार्य समन्वय समिति बाट पेश भएको प्रस्ताव लाई अनुमोदन गर्ने निर्णय गरीयो ।
२. विश्वभर माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको दोस्रो लहरको प्रकोप नेपालमा समेत तिब्र रूपमा फैलिइ यस चामे गाउँपालिकामा एन्टिजेन परीक्षण बाट ४ (चार) जनामा कोरोना भाइरस पोजेटिभ देखिएको र सो प्रकोप तिब्र गतिमा बढिरहेको हुदा यस पालिकाका स्थानीय बासिन्दालाई उक्त संक्रमण हुन बाट रोकथाम नियन्त्रणका लागि पुर्व तयारी तथा प्रतिकार्यका लागि अत्यावश्यकिय सामग्रीहरू मास्क, सेनिटाइजर, पि.पि.इ सेट, फेस सिल्ड, अक्सिजन सिलिण्डर सेट, अक्सिजन कन्सन्ट्रेटर आदी नियमानुसार खरीदका लागि रु १०,००,०००।- (दश लाख) रकम कोभिड कोष बाट खरीद गरी व्यवस्थापन गर्न स्थानीय तह कोभिड रोकथाम पुर्व तयारी प्रतिकार्य समन्वय समिति बाट पेश भएको प्रस्ताव लाई अनुमोदन गर्ने निर्णय गरीयो ।
३. चामे गाउँपालिकामा कोरोना भाइरस (कोभिड-१९) लक्षण देखिएका तथा संक्रमित भएका बिरामीहरूलाई उपचारका लागि नेपाल रेडक्रस सोसाईटी मनाङ शाखाको स्वामित्वमा रहेको एम्बुलेन्स सञ्चालन गर्न हाललाई पालिकाको कोभिड कोषबाट खर्च वेहोर्ने गरी एक जना सवारी चालकको व्यवस्था वा वैकल्पिक व्यवस्था गरी उक्त एम्बुलेन्स लाई तयारी हालतमा राखी संचालन गर्न स्थानीय तह कोभिड रोकथाम पुर्व तयारी प्रतिकार्य समन्वय समिति बाट पेश भएको प्रस्ताव लाई अनुमोदन गर्ने निर्णय गरीयो ।
४. हालै मात्र यस पालिका लगायत मनाङ जिल्लामा कोरोनाको दोश्रो लहरको जोखिम तिब्र गतिमा बढि रहेको हुदाँ कोभिड संक्रमणबाट सुरक्षित रहन तथा रोकथामका लागि सरकारले अपनाएका सम्पूर्ण जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुका साथै उक्त संक्रमणबाट सुरक्षित रहन सचेतना लागि जनचेतनाका अभियान संचालन गर्ने साथै स्वास्थ्यको मापदण्ड पालना गरी निश्चित समयमा मात्र



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

- आफ्नो व्यापार, व्यवसाय संचालन गर्न स्थानीय तह कोभिड रोकथाम पुर्व तयारी प्रतिकार्य समन्वय समिति बाट पेश भएको प्रस्ताव लाई अनुमोदन गर्ने निर्णय गरियो ।
५. मनाङ जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको (MDGP) अभावको कारण पालिकाको साथै मनाङ जिल्ला बासि जनता गुणस्तर स्वास्थ्य सेवा, उपलब्धताबाट बन्चित रहनुका साथै विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोनाको दोश्रो लहरको जोखिम तिब्र गतिमा यस पालिका लगायत मनाङ जिल्लामा बढि रहेको हुदाँ जिल्ला अस्पतालमा रहेको भेन्टिलेटर सेवा संचालन गर्न तालिम प्राप्त दक्ष चिकित्सकको जनशक्ति आवश्यक भएको हुदाँ जिल्लाको अन्य पालिकाहरु र जिल्ला अस्पताल मनाङ सगँ आवश्यक समन्वय र सहकार्य गरी विशेषज्ञ चिकित्सकको (MDGP) व्यवस्थापन गर्न स्थानीय तह कोभिड रोकथाम पुर्व तयारी प्रतिकार्य समन्वय समिति बाट पेश भएको प्रस्ताव लाई अनुमोदन गर्ने निर्णय गरियो ।
६. चामे गाउँपालिकाको आ.व. ०७७।०७८ (संसोधित) को वार्षिक कार्यक्रम अनुसार कार्यालय परिसरमा रिटेनिड वाल निर्माण कार्य योजनाका लागि बजेट रकम छुट हुन गएकोमा कार्यालयको भैपरि आउने पुँजिगत बजेट शिर्षक नं.३१५११ मा विनियोजन भएको रकम रु.३२ लाख ८३ हजार बाट घटाई उक्त कार्यालय परिसरमा रिटेनिड वाल निर्माण कार्य योजनाका लागि तयार भएको लागत अनुमान रकम रु. १३ लाख ६७ हजार ६ सय ६८ पैसा २२ (कन्टिजेन्स सहित) विनियोजन गर्ने निर्णय गरियो ।
७. चामे गाउँपालिकाको गौरवको आयोजनाको रूपमा रहेको लोकप्रिय मा.वि. आवासिय विद्यालय संचालन कार्यक्रम (शिर्षक नं. २५३११) अनुसार विनियोजन भएको रकम रु. ५५ लाख मध्ये लोकप्रिय आवासिय विद्यालयले मिति:२०७८।०१।१६ मा रु.१८ लाख ४६ हजार पेशकी माग गरेको हुदाँ हाल लाई रु. १७ लाख पेशकी स्वरूप उपलब्ध गराउने निर्णय गरियो ।